



खोपको तथ्य पृष्ठ पूर्व COVID-19 संक्रमण भएका व्यक्तिहरुका लागि

1. म COVID-19 संक्रमणबाट निको भए । मैले कस्तो प्रकारको COVID-19 खोप लगाउनुपर्छ र डोजिंग तालिका के हो ?

संयुक्त वैज्ञानिक समितिको इमार्जिंग र जुनोटिक रोग र खोपबाट रोकथाम हुने रोगको वर्तमान सिफारिस अनुसार, COVID-19 संक्रमणबाट मुक्त भएका व्यक्तिले आफ्नो व्यक्तिगत सुरक्षा गर्नको लागि COVID-19 को एक डोज खोप मात्र लिन सुझाव दिएको छ ।

व्यक्ति जसले mRNA खोप **(Comirnaty (BioNTech))** लगाउने इच्छा प्रकट गर्दछन तिनीहरुले COVID-19 संक्रमणबाट **मुक्त भएको लगभग 90 दिन सम्म पर्खिनुपर्नेछ** । जबकि, व्यक्ति जसले निष्क्रिय खोप **(CoronaVac (Sinovac))** लगाउने इच्छा प्रकट गर्दछन तिनीहरुले **मुक्त भएको लगभग 180 दिन सम्म पर्खिनु पर्नेछ** ।

2. म COVID-19 संक्रमणबाट निको भएको छु र तोकिएको मिति भन्दा पहिला COVID-19 खोपको एक डोज लगाए, के मैले अझै अर्को (दोस्रो) डोज लगाउनुपर्छ ?

विज्ञको सुझाव अनुसार, यदि पहिला COVID-19 संक्रमणबाट भएका व्यक्तिले डिस्चार्ज पछिको 90 दिन भन्दा अघि Comirnaty (BioNTech) को पहिलो डोज लगाइसकेका र 180 दिन अघि CoronaVac (Sinovac) को पहिलो डोज लगाइसकेकाले COVID-19 खोपको दोस्रो डोज लगाउनुपर्दैन ।

तपाईंले अपडेट पेपर खोप रेकर्ड पाउन खोप प्रदायक सँग सम्पर्क गर्न सक्नुहुन्छ जसले तपाईंलाई पहिला खोप सेवा प्रदान गर्यो ।

3. म COVID-19 संक्रमणबाट निको भए । मैले मेरो COVID-19 खोप कहाँ लगाउनुपर्छ ?

तपाइको खोपको सुविधाको लागि, तपाईं सामुदायिक खोप केन्द्रमा जान सक्नुहुन्छ वा खोप सहायता परियोजना (VSS) अन्तर्गत COVID-19 खोप कार्यक्रममा आवद्ध भएका कुनै निजी डाक्टर / क्लिनिकमा खोपको व्यवस्था गर्न सक्नुहुन्छ ।

Comirnaty (BioNTech) वा CoronaVac (Sinovac) खोप प्रदान गर्ने सामुदायिक खोप केन्द्रहरुको सूचिको लागि, कृपया वेवसाइट:

<https://www.covidvaccine.gov.hk/en/programme>. मा हेर्नुहोला ।

CoronaVac खोप प्रदान गर्न आवद्ध भएका निजी डाक्टर / क्लिनिकको सूचिको लागि , कृपया वेवसाइट <https://www.covidvaccine.gov.hk/en/VSS> मा हेर्नुहोला ।

सुझाव गरिएको 2-डोज COVID-19 खोपको तालिका भन्दा फरक रहेको, निको भएका व्यक्तिको लागि खोपको एक डोज नै प्रयाप्त भएको मानिन्छ । त्यस्तो व्यवस्था खोप रेकर्डमा उचित तरिकाले देखिनेछ ।

4. म COVID-19 संक्रमणबाट निको भएको छु र निको भएका सेवा ग्राहीको सेवा गर्ने सामुदायिक खोप केन्द्रमा मेरो खोप लगाउन चाहेको छु । के मैले उपस्थित हुनु भन्दा पहिला बुकिंग गर्नुपर्छ ?

COVID-19 संक्रमणबाट मुक्त भएका व्यक्तिको लागि अन-लाइन बुकिंग आवश्यक पर्दैन । COVID-19 खोप प्राप्त गर्न सुझाव गरिएका अवधि पालना गर्दै सामुदायिक खोप केन्द्रमा तपाईंले यो तथ्य पृष्ठ र तपाईंको हंगकंग परिचय पत्र ल्याउनसक्नुहुन्छ ।

स्वास्थ्य सेवा प्रदायकले मात्र भर्ने

To be completed by Healthcare Provider only

For Gum labelling

(Please fill in as appropriate)

Discharge Date: ____/____/____
(dd/mm/yyyy)

प्रकाशित 5 अक्टोबर 2021 (v3)

COVID-19 टीकाकरणमा पूरक तथ्यपत्र.
हडकड बाहिर पूर्व COVID-19 संक्रमण भएका व्यक्तिहरूका लागि

हडकडबाहिर पूर्व COVID-19 संक्रमण भएका व्यक्तिहरूलाई साइटमा स्वास्थ्यकर्मीहरूले मूल्यांकन गर्नका लागि पूर्व COVID-19 संक्रमणको सम्बन्धित वृत्तचित्र प्रमाण टीकाकरण स्थलमा ल्याउन सल्लाह दिइन्छ। साधारणतया, चिकित्सकको प्रमाणपत्र पत्र वा अस्पतालको डिस्चार्ज सारांश जस्ता कागजातहरूलाई समर्थन गर्दा, ग्राहकको पूर्व COVID-19 संक्रमण (अंग्रेजी/चीनीमा, ग्राहकको परिचय विवरणसँग मेल खाने) स्वीकार्य हुनेछ।

प्रकाशित 5 अक्टोबर 2021